

FP&M टोली,

मलाई आशा छ कि यो सन्देशले नयाँ वर्षमा तपाईंलाई राम्रो मन र स्वास्थ्यमा भेटाउनेछ । हामी आउने हप्ताको लागि तयारी गर्ने क्रममा, COVID-19 omicron प्रजातिको क्याम्पस र हाम्रो समुदायमा प्रभाव तिब्र रूपमा बढ्दैछ । *Madison Metropolitan School District* हालसालैको [घोषणाले](#) कक्षाहरूमा फर्किन ढिलाइ गर्ने र अस्थायी रूपमा भर्चुअल तरिकाले चल्ने बारेमा म तपाईंहरूलाई तपाईंको निर्णय लिन सहयोग गर्ने केही मार्गदर्शनहरूको जानकारी प्रदान गर्न चाहन्छु । सामान्य व्यावासको लागि क्याम्पस खुला रहेको छ र क्याम्पस परिचालनमा हालमा कुनै बदलहरू आएका छैनन् । क्याम्पस परिचालन र कर्मचारी सुरक्षा प्रतिको हाम्रो प्रतिबद्धता कायम राख्न, FP&M उत्तम तरिकाहरूमा भर पर्नेछ जसमा यी थप कुराहरू समावेश छन्:

- सार्वजनिक रूपमा सामना गर्ने भूमिकामा काम गर्ने कर्मचारीहरूले हाल लगाउने मास्क साट्न चाहेमा FP&M ले N95 मास्कहरू उपलब्ध गराउनेछ । फेरि लगाउन मिल्ने कपडाको मास्कको सट्टा चलाएर फ्याल्न मिल्ने मास्कहरू लगाउन चाहेमा सार्वजनिक रूपमा सामना गर्ने भूमिकामा नभएकाहरूलाई हामी सो पनि उपलब्ध गराउनेछौं । सुपरभाईजरहरूसँग यी मास्कहरू मध्ये कुनै पनि कसरी पाउने भन्ने बारे थप जानकारी छिट्टै हुनेछ ।
- FP&M सुपरभाईजरहरूलाई सम्भव र उपयुक्त हुँदा कार्यस्थलको लचिलोपनालाई समर्थन गर्न प्रोत्साहन गरिन्छ । यदि तपाईंलाई पारिवारिक हेरचाह सन्तुलन गर्न सहयोग चाहिन्छ भने, तपाईंले आफ्नो सुपरभाईजर वा FP&M मानव संसाधनसँग कुरा गर्न सक्नुहुन्छ । थप विवरणहरूको लागि [कुलपतिको १२/३१/२०२१ को सन्देश](#) हेर्नुहोला ।

सम्भव भएमा पालना गर्नुपर्ने उत्तम तरिकाहरूमा समावेश छन्:

- सम्भव भएमा घरेबाट काम गर्ने । तपाईंको हालको [रिमोट कामको](#) सम्झौताको (*remote work agreement*) समीक्षा गर्न र तपाईं र तपाईंको कार्यपदको लागि सबै भन्दा राम्रो तरिका निर्धारण गर्न कृपया तपाईंको सुपरभाईजरसँग कुरा गर्नुहोला ।
- यदि तपाईं अरूसँग नजिकै काम गर्नुहुन्छ र अलि परबाट काम गर्न सक्नुहुन्छ भने, अझै कोठा भएको कार्यस्थानमा सर्नुहोला । याद गर्नुहोला, 21 North Park को [छैटौँ तल्लामा](#) खाली ठाउँहरू र 30 North Mills को चौथो तल्लामा खुला काम गर्ने ठाउँहरू उपलब्ध छन् ।

- व्यक्तिगत बैठकहरू, विशेष गरी ठूला जमघटहरू नगर्नुहोस् । [Teams, WebEx र Zoom](#) भिडियो वा फोन मार्फत भर्चुअल बैठकहरूको लागि उपलब्ध छन् ।

यहाँ क्याम्पसका केही याद गर्नुपर्ने कुराहरू छन् जसले हालसालैको *COVID-19* मार्गदर्शनहरू समावेश गर्दछन्:

- [मास्क लगाउने जनादेशहरू](#) जनवरी १५ सम्म क्याम्पसमा लागू छन् र हालको आदेशलाई बढाउनको लागि समीक्षा भइरहेको छ ।
- यदि तपाईंलाई चिसो लागेको वा फ्लू जस्तो लक्षणहरू देखिएमा, कृपया घरमै बस्नुहोस् र कमाउनु भएको बिदा चलाउनुहोला ।
- *UW–Madison* कर्मचारीहरूका लागि निःशुल्क परीक्षण सोमबार, जनवरी ३, २०२२ देखि *University Club* मा [क्याम्पसमा](#) फेरि शुरू हुन्छ । तपाईंले [समुदायमा पनि परीक्षण गर्न सक्नुहुन्छ](#) ।
- *COVID-19* खोपहरू र बूस्टर खोपहरू सुरक्षित, प्रभावकारी, निःशुल्क र व्यापक रूपमा [उपलब्ध](#) छन् ।
- *CDC* को हालसालैको सल्लाह अनुसार, पोजिटिभ देखिएका वा पोजिटिभ देखिएकासँग सम्पर्कमा आएकाहरूका लागि [अपडेट गरिएको मार्गदर्शनहरू](#) क्याम्पसले पोस्ट गरेको छ ।

मलाई आशा छ कि हामीलाई यी थप कदमहरू अस्थायी आधारमा मात्र आवश्यक हुनेछ तर हामी परिस्थितिमा नजिकबाट निगरानी गर्नेछौं र तपाईंलाई सुनिश्चित गर्न चाहन्छौं कि हाम्रा लक्ष्यहरू सुरक्षित काम गर्ने वातावरण प्रदान गर्नु र परिस्थिति बदलिँदा हाम्रा कर्मचारी र वहाँहरूका परिवारहरूलाई समर्थन गर्नु हो । म हाम्रा कर्मचारीहरूलाई पनि धन्यवाद दिन चाहन्छु जसले महामारीको समयमा विश्वविद्यालयको महत्त्वपूर्ण आवश्यकताहरूलाई समर्थन गर्न क्याम्पसमा आउन जारी राख्नु भएको छ ।

मलाई थाहा छ कि *COVID-19* बाट थकित हुनुमा म एक्लो छुईन तर म क्याम्पस चलाउन र हाम्रो समुदायलाई सुरक्षित राख्न तपाईंले गर्नुहुने सबै कुराको कदर गर्दछु । म यस वर्ष तपाईंसँग काम गर्न उत्सुक छु र तपाईं र तपाईंका प्रियजनहरू सबैलाई २०२२ सालमा सुख र स्वास्थ्यको कामना गर्दछु ।

शुभेक्षा सहित,

Cindy Torstveit

*Facilities Planning & Management* का संयुक्त उपकुलपति